



**माउसेबुङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
इआड, इलाम**

कोशी प्रदेश, नेपाल

पत्र संख्या: २०८१/८२
ष. नं. ३६६।



मिति: २०८१/०७/२०

श्री जिल्ला प्रशासन कार्यालय,
इलाम।

विषय:- सूचनाको हक कार्यान्वयन सम्बन्धी प्रगति विवरण सम्बन्धमा।

प्रस्तुत विषयमा यस माउसेबुङ गाउँपालिकाको कार्यालयले सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) र सो नियमावलीको नियम (३) बमोजिको विवरण सबै सार्वजनिक निकायले प्रत्येक तीन तीन महिनामा अधावधिक गरी स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था भएबमोजिम २०८१ साउन १ गते देखि २०८१ असोज मसान्तसम्मको स्वतः प्रकाशन <https://mansebungmun.gov.np> मा upload गरिएको साथै स्वतः प्रकाशन यसै पत्र साथ संलग्न गरि पठाइएको व्यहोरा अनुरोध छ।

बोधार्थ :

श्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सूचना तथा प्रविधि शाखा, सिंहदरबार, काठमाडौँ।

श्री राष्ट्रिय सूचना आयोग, उद्योग परिसर, त्रिपुरेश्वर, काठमाडौँ।

दिब्यश्री राई
प्रमुख प्रशासकीय अधिकृत
प्रमुख प्रशासकीय अधिकृत

“व्यावसायीक र सिर्जनशील प्रशासन:विकास, समृद्धि र सुशासन”

✉ mail: mansebung.ruralmun@gmail.com

🌐 Website: mansebungmun.gov.np



माडसेबुङ गाउँपालिका, इभाङ, इलाम
सूचनाको हकसम्बन्धी ऐन, २०८४ को दफा ५(३) बमोजिमको
स्वतःप्रकाशन विवरण २०८१०७।२० मा अद्यावधिक

प्रमुख प्रशासकीय अधिकृत श्री दिलशेर राई
९८५२६८५४४५/९८६२००९८८९
dilsherrai72@gmail.com

सूचना अधिकारी(सूचना प्रविधि अधिकृत) श्री ओम प्रकाश खड्का
९८५११६६४९६
Omprakashkhadka2046@gmail.com


माडसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इलाम
अवधि २०८१ साउन १ देखि असोज मसान्त सम्म

<https://mansebungmun.gov.np/>
mangsebung.ruralmun@gmail.com

(१) आ.व. ०८१।८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन



प्रमुख प्रशासकीय अधिकृत



(२) आद. ०८१४२ को पहिलो ईमासिक

स्वतः प्रकाशन



प्रभुवा प्रशासकीय बोर्ड



(३) आ.व. ०८१८८ को पहिलो त्रैमासिक

संघत : प्रकाशन

प्रमुख प्रशासकीय अधिकारी



(V) आव. ०८।८२ को पहिसो ईमासिक

स्वतः प्रकाशन



प्रमुख प्रशासकीय अधिकारी

स्थानीय तहको स्वरूप र प्रकृति गाउँपालिका

परिचय

- स्थानीय नेतृत्वको विकास गरी जनताको दैनिक आवश्यकता जन जनजीवनलाई असर पार्ने विषयहरूमा निर्णय गर्ने सक्ने गरी स्थानीय स्वायत शासन पद्धतिको विकासको लागि स्थानीय निकायहरूको गठन हुने प्रावधान अनुसार स्थानीय स्वायत शासन ऐन २०७५ अनुसार स्थानीय निकायको रूपमा नगरपालिकाको व्यवस्था भएकोमा नेपालको संविधानमा स्थानीय तहको संबैधानिक व्यवस्था भएपर्छात साविकका स्थानीय निकायहरू स्थानीय तहमा रूपान्तरण भई स्थानीय सरकारको रूपमा स्थापित छन्।
- नेपालको संविधान दमोजिम संघ, प्रदेश र स्थानीय तह बिचको सहकारित, सहअस्तित्व र समन्वयलाई प्रवद्धिन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्ने, लोकतन्त्रका लाभहरूको समानुपातिक समावेश र न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरूप समाजवादउन्मुख संघीय लोकतन्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्ने, स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत अभ्यासलाई संस्थागत गर्ने स्थानीय सरकार संचालन ऐन, २०७४ जारी भएको छ।
- स्थानीय तहका रूपमा नगरपालिकाले विकेन्ट्रीकरणको माध्यमद्वारा सार्वभौमसत्ता सम्पन्न जनतालाई शासन प्रक्रियामा अधिकाधिक मात्रामा सम्मिलित हुने अवसर जुटाई प्रजातन्त्रका लाभहरूको उपभोग गर्ने सक्ने व्यवस्था गर्ने आफ्नो क्षेत्रको विकासको लागि साधनको परिचालन, विनियोजन र विकासको प्रतिकलको सन्तुलित तथा समान वितरणमा सामाजिक समानता ल्याउने कार्यमा जनजाति, आदिवासी, दलित र सामाजिक तथा आर्थिक दृष्टिकोणले पिछडिएका वर्ग समेतका समय जनताको सहभागितामा अभिवृद्धि गर्दै विकास प्रक्रियालाई संस्थागत गर्ने योजनाहरूको तर्जुमा र सञ्चालन गर्ने आवश्यक जिम्मेवारी र अधिकार स्थानीयस्तरमा नै प्रदान गरी जवाफदेही बहन गर्ने सक्ने स्थानीय तहहरूको संस्थागत विकास गर्ने कार्यलाई अगाडि बढाउँछ।
- विकेन्ट्रीकरण भनेको अधिकारको निष्पेषण हो, विकेन्ट्रीकरणको अर्को रूपमा संघीयता हो र संघीयता स्थानीय आवश्यकतामा आधारित हुन्छ। संघीयतालाई संस्थागत गरी लोकतन्त्र, विकास र मानव अधिकारको प्रत्याभूत गर्ने स्थानीय सरकारको विशेष भूमिका रहन्छ।
- माडतेबुड गाउँपालिका, नेपालको कोशी प्रदेशअन्तर्गत पहाडी क्षेत्रको एक गाउँपालिकाको रूपमा वि.सं.२०७३ सालदेखि नै स्थापित रहेको छ।

गाउँपालिकाको स्वरूप

गाउँ सभा – प्रमुख, उपप्रमुख, वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्य, वडा सदस्य
गाउँ कार्यपालिका – प्रमुख, उपप्रमुख, वडाध्यक्ष, नगर कार्यपालिका सदस्य



(१) आ.व. १८१/८२ को पहिलो बैमासिक

स्वतः प्रकाशन

प्रमुख प्रशान्तीय अधिकारी

गाउँपालिकाको छोटो परिचय

इसामको १० स्थानीय तहमध्ये परिचयी क्षेत्रमा पर्ने गाउँपालिका हो 'माडसेबुड गाउँपालिका'। पर्यटकीय, जैविक, पार्मिक, सांस्कृतिक विविधतामा अवणी यो गाउँपालिका राज्य पुनर्संरचनाको क्षेत्रमा साविक गजुरमुखी, इमाह र बौद्धो गाविस समेटेर स्थापना गरिएको हो।

'माडसेबुड' लिम्बू भाषामा राखिएको नाम हो। लिम्बू भाषामा 'माड' अन्नाले 'देवीदेवता', 'रो' अन्नाले चुनेको, छाँट गरेको र 'बुड' अन्नाले बासरथान भन्ने बुझिन्छ। लिम्बू भाषाबाट देवीदेवताको बासरथान भएको रथल वा क्षेत्रलाई 'माडसेबुड' भनिन्छ। यहाँ राष्ट्रिय विभूति महागुरु फालगुनन्द, उयोतिनन्द गुरु, सवितानन्द गुरु र घर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनजस्ता गुरुहरूको जन्म भएकाले यस क्षेत्रको नाम माडसेबुड रहन गएको हो। यस गाउँपालिकाको नाम विरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र 'माडसेबुड' को नामबाट नै नामाङ्करण गरिएको हो।

१४२ दशमलव ४। वर्गकिलोमिटर क्षेत्रफल रहेको माडसेबुड गाउँपालिका २६ डिसी ४३ मिनेट ४२ दशमलव ५८२ सेकेण्डदेखि २६ डिसी ५५ मिनेट ३५ दशमलव ३९६४ सेकेण्ड उत्तरी आक्षाशी र ८७ डिसी ३८ मिनेट ५५ दशमलव २४४४ सेकेण्डदेखि ८७ डिसी ४७ मिनेट २९ दशमलव ०११२ सेकेण्ड पूर्वी देशान्तरसम्म र समुन्द्र सतहबाट ५। दशमलव ५ मिटरदेखि २०२० मिटरसम्म उचाईमा फैलिएको छ।

पूर्वतर्फ देउमाई नगरपालिका, परिचयमतर्फ चुलाचुली गाउँपालिका, उत्तरतर्फ फाकफोकथुम गाउँपालिका र पाँचथरको भित्ताजुङ गाउँपालिका तथा दक्षिणतर्फ चुलाचुली गाउँपालिकाको बीचमा अवस्थित माडसेबुड गाउँपालिका प्राकृतिक सौन्दर्य, हरियाली वन पाखा, डाँडाकोँडा, खोलानाला, खुल्ला ढौर, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलका इष्टिटे आकर्षक गन्तव्यस्थलको रूपमा विकास भइरहेको छ। माडमालुड र तीनयुम्नीबाट देखिने सूर्योदय, सूर्यस्त, पहाडी भूभाग हरियाली डाँडापाखा, तराईका समयर फॉट र सेताम्बो हिमश्रुतखला लगायत विभिन्न मनमोहक इश्यहरूले पर्यटकको मन लोभ्याउने गरेको छ। सदरमुकाम इलाम बजारसहित झापाको वित्तीमोड, दमक र धनकुटाको भेडेटारबाट पक्की सडक निर्माणाधिन रहेकाले यस क्षेत्रको पर्यटनले चौडे गति लिने विश्वास स्थानीयमा पत्ताएको छ।

यी सडक निर्माणपछि तराईबाट गर्मी छल्दै हिमश्रुतखलाको इष्यावलोकन र अनेकौ प्राकृतिक छटामा लुटपुटिन आन्तरिक र बाह्य पर्यटकको ताँती लाग्ने निश्चित छ। यहि अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले पर्यटक लक्षित कार्यक्रमलाई पनि सुरुदेखि नै प्राथमिकतामा राखेको छ।

साविकका ३ गाविकास २७ वटा वडालाई ६ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको कार्यालय इमाडमा रहेको छ। त्यरीगरी वडा नम्बर १ को कार्यालय नाडुरुड, वडा नम्बर २ को इमाड, वडा नम्बर ३ को चतुरे, वडा नम्बर ४ को मार्चेबुड, वडा नम्बर ५ को भालुटार र वडा नम्बर ६ को विसोपानी पञ्चमीमा रहेको छ।



(५) आ.ब. छाँटर को पहिलो रैमातिक

स्वतः प्रकाशन

प्रमुख प्रापार्द्ध प्रधान
गाउँपालिका

negative

(पारा ५६ को उपचारा (v) पारा ८४ को उपचारा (२) पारा १०१ को उपचारा (३)
 & पारा १०५ को उपचारा (१) वैग्रहितिकता)
 व्याजीय लहको अधिकारको मृदी

1. विद्युत का उत्पादन
2. विद्युत का उपयोग
3. विद्युत का उपयोग के लाभ एवं नुकसान
4. विद्युत का उपयोग के नुकसान
5. विद्युत का उपयोग के लाभ
6. विद्युत का उपयोग के नुकसान
7. विद्युत का उपयोग के लाभ
8. विद्युत का उपयोग के नुकसान
9. विद्युत का उपयोग के लाभ
10. विद्युत का उपयोग के नुकसान
11. विद्युत का उपयोग के लाभ
12. विद्युत का उपयोग के नुकसान
13. विद्युत का उपयोग के लाभ
14. विद्युत का उपयोग के नुकसान
15. विद्युत का उपयोग के लाभ
16. विद्युत का उपयोग के नुकसान
17. विद्युत का उपयोग के लाभ
18. विद्युत का उपयोग के नुकसान
19. विद्युत का उपयोग के लाभ
20. विद्युत का उपयोग के नुकसान

स्थानीय सरकार सम्बोधन ऐन, २०७४ को दफा ११ अनुसार पालिकाको काम, कर्तव्य र अधिकार

क. नगर प्रहरी

- (१) नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,

(२) देहायका कार्यमा सहयोग पुऱ्याउनको लागि नगर प्रहरीको परिचालन गर्ने सक्ने-

(क) गाउँपालिका वा नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,

(ख) गाउँपालिका वा नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,

(ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा घाडपर्वको सुरक्षा व्यवस्थापन,

(घ) स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन,

(ङ) गाउँ वा नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,

(च) न्यायिक समितिले गरेका मिलापन तथा निर्णयको कार्यान्वयन,

(ज) सार्वजनिक ऐवानी र पती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,

(झ) विपद् व्यवस्थापन सम्बन्धी छोजी, उद्धार, राहत तथा पुनर्स्थापना,

(झ) अनधिकृत वितापन तथा होडिङ थोडी नियन्त्रण,

(झ) आ.व. ८८०/८८१ को पहिलो प्रैमात्रिक

(b) अमेरिका की विभिन्न राजनीतिक

494



श्री
कृष्ण

- (अ) छाडा पशु चौपायाको नियन्त्रण,
- (ट) अनधिकृत निर्माण तथा सार्वजनिक सम्पति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
- (छ) कार्यपालिकाले तोकेको अन्य कार्य।

ग. सहकारी संस्था

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- (२) सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,
- (७) स्थानीय सहकारी क्षेत्रको प्रवद्धन, परिचालन र विकास।

ग. एफ.एम. सञ्चालन

- (१) एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,
- (२) प्रदेश कानूनको अधीनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य।

घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही सम्पति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सङ्घलन र व्यवस्थापन,
- (३) ट्रेकिङ, कायाकिङ, क्यानोनिङ, बज्जी जम्प, जिपफ्लायर, न्याफिटिङ, मोटरबोट, केवुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- (४) जडीबुटी, कवाडी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- (५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवद्धन,
- (६) ढुगां, गिट्टी, वालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीदुगां आदि प्राकृतिक वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर संकलन
- (७) प्रचलित कानुन बमोजिम गर्ने सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र संकलन
- (८) स्थानीय राजस्व प्रवद्धनका लागि प्रोत्साहन,
- (९) राजस्व सूचना तथा तथ्याकंको आदान प्रदान,
- (१०) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (१२) मालपोत संकलन,
- (१३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य।

इ. स्थानीय सेवाको व्यवस्थापन

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (८) आ.व. ०८१।८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन
गाउँ कार्यपालिकाको
इमार


गोपल प्रसादको अधिकारी

(३) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,

(३) संगठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,

(४) स्थानीय कानून बमोजिम संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठन संरचना तथा दरबन्दी निर्धारण,

(५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवद्धन र नियमन,

(६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,

(७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

च. स्थानीय तथ्याकं र अभिलेख संकलन

(१) स्थानीय तथ्याकं सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,

(२) आधारभूत तथ्याकं सङ्घटन र व्यवस्थापन,

(३) जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइ दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापन,

(४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभूत तथ्याकंको संकलन र व्यवस्थापन,

(५) स्थानीय तथ्याकं र अभिलेख संकलन सम्बन्धी अन्य कार्य।

छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

(१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,

(२) आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन,

(३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन,

(४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,

(५) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,

(६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,

(७) सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,

(८) सङ्घीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,

(९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्यांकन,

(१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको "घ" वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,


(११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवद्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,

(१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,

(१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य।

(१) आ.व. ०८१/८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन



३. आधारभूत र माध्यमिक शिक्षा

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्यांकन र नियमन,
- (४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पति व्यवस्थापन,
- (६) गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामाकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्साकंन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- (१७) ट्यूसन, कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन ।

४. आधारभूत स्वास्थ्य र सरसफाई

- (१) आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवद्धन,
- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाई संघेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,

(१०) आ.ब. ०८।८८ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन



प्रमुख प्राप्तकारी अधिकारी
प्रमुख प्राप्तकारी अधिकारी

- (७) स्वास्थ्यजन्य फोहरमैला सहायता, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
- (११) परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन,
- (१२) महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन ।

अ. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता


- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) बजार तथा हाट बजार व्यवस्थापन,
- (३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
- (४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- (५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- (६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- (७) स्थानीय व्यापारको तथ्याकं प्रणाली र अध्ययन अनुसन्धान,
- (८) निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
- (९) स्थानीय व्यापार प्रवद्धन, सहजीकरण र नियमन,
- (१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवद्धन र अभिलेखाकान्न,
- (११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- (१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- (१३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचविहन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
- (१५) स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,
- (१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवद्धन,
- (१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- (१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य।

ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाइ

- (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र सिंचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सडक, झोलुँग पूल, पुलेसा, सिंचाइ र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,

(११) आ.व. ०८१/८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन



(३) स्थानीयस्तरका सिंचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,

(४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,

(५) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य ।

ठ. गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थिताको व्यवस्थापन

(१) गाउँसभा वा नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,

(२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति,

(३) सभाका समितिहरूको गठन र सञ्चालन ,

(४) स्थानीय तहबीच साझा सरोकार तथा साझेदारीका विषयमा संयुक्त समिति गठन,

(५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,

(६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,

(७) गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,

(८) स्थानीय मेलपिलाप र मध्यस्थिता,

(९) गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थिताको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय अभिलेख व्यवस्थापन

(१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,

(२) जनसाइरियक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैगिंग सशक्तीकरण सूचकाइद, राजश्व तथा आयव्यय समेतको तथ्याकां संकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पाश्व चित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,

(३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,

(४) सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,

(५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,

(६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,

(७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य।

ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

(१) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिस्ट्रेशन नामसारी तथा दाखिल खारेज,

(२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,

(३) भूमिको वर्गीकरण अनुसारको लगत,

(४) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,

(१२) आ.व. ०८१।८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन



मुख्य प्रशासकीय अधिकृत
गोपनीय प्रमाणपुर्जा वितरण

(v) नाली सबसा तथा अरामो सामग्रिय विधीण कार्यक सम्बन्ध र सहजीकरण,

(vi) उच्च धृति द्वारा प्रभावपूर्ण वितरण सम्बन्धी अन्य कार्य ।

५. कृषि तथा पशुपालन, कृषि उत्पादन स्वास्थ्यापन, पशु स्वास्थ्य, साक्षात्

(1) कृषि तथा पशुपालन, कृषि उत्पादन स्वास्थ्यापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, अन्य, साक्षात्, शोधना, कार्यक्रम, अनुगमन र नियमन,

(2) कृषि तथा पशुपालनी बजार मूल्यना, बजार तथा हाटबजारको पूर्णपार विभाग, साम विभाग विभाग, तरिम, परिविहित इहार, प्राविधिक टेका, कृषि सामग्री आपूर्ति र कृषि क्षमता विकास कार्यक्रमको सम्बन्धन, अनुगमन र नियमन,

(3) कृषि तथा पशुपालनी जन्य प्राकृतिक प्रक्रोप तथा महामारी रोगको नियन्त्रण,

(iv) पशुपाली विकिसा सोसाओ व्यवस्थापन,

(v) कृषि बालावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रबद्धन,

(vi) पशुनाल मुधार पद्धतिको विकास र व्यवस्थापन,

(vii) उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रबद्धन, विकास तथा बजारीकरण,

(c) स्थानीय घरन तथा खंके विकास र व्यवस्थापन,

(d) पशु आहारको गुणस्तर नियमन,

(e) स्थानीयस्तरमा पशुपाली सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र मूल्यना प्रणाली,

(f) पशु बप्ताला र शीत भण्डारणको व्यवस्थापन र नियमन,

(g) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य,

६. जेठ नागरिक, अपांता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

(1) सङ्घ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,

(2) जेठ नागरिक, अपांता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिव्ययपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,

(3) जेठ नागरिक कलब, दिवा सेवा केन्द्र, भैटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,

(4) सङ्घ तथा प्रदेशसंगको समन्वयमा अपांता पुनरुत्थापना केन्द्र, जेठ नागरिक केन्द्र तथा अशक्त स्थान विकासको सञ्चालन र व्यवस्थापन,

(5) सङ्घका बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनरुत्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन,

(6) जेठ नागरिक, अपांता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

७. बेरोजगारको तथ्यांक संकलन

(1) रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र मूल्यना प्रणालीको स्थापना,

(2) स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन,

(3) विविध सेवा तथा विषयका द्वारा जनशक्तिको तथ्यांक संकलन तथा व्यवस्थापन,

(4) मुख्यित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको मूल्यना तथा तथ्यांकको संकलन तथा व्यवस्थापन,

(5) रोजगार मूल्यना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,

८. आव व्हाइट को पहिलो विभाग

सत्र. प्रकाशन



मुख्य प्राप्तिकारी विभाग

- (c) वैदेशिक सेवाग्राहीया जाने व्यवसंचितको तथा वित्तीय सहायता र सीधगृहक समीक्षको सहायता,
- (d) वैदेशिक सेवाग्राहीया फर्मला व्यवस्थाहरूको सामाजिक पुनः एकीकरण,
- (e) वैदेशिक सेवाग्राहीया बाट प्राप्त जान, सीप र उद्यमसीलताको उपयोग,
- (f) वैदेशिक सेवाग्राहीया तथा कांक सम्बन्धी अन्य कार्य।

८. कृषि प्रशारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

- (1) कृषि प्रशार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (2) कृषि प्रशार तथा जनशक्तिको प्रशोपण, व्यवस्थापन र परिचालन,
- (3) कृषकहरूको समर्था अभिवृद्धिः, प्रविधिक सेवा, टेला, सीप विकास र साशक्तीकरण,
- (4) कृषि वित्तिजन, मरम, मतखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- (5) कृषक सम्झौत, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समर्थय, व्यवस्थापन र नियमन,
- (6) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- (7) कृषि सम्बन्धी मूलनाको प्रचारप्रसार,
- (8) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- (9) प्रागारिक खेती तथा भलको प्रवद्धपन र प्रचार प्रसार,
- (10) कृषि प्रशारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य।

९. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा

- (1) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (2) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- (3) एक भेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (4) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, नियमन,
- (5) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,
- (6) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धिः र प्रवद्धपन,
- (7) खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक ऊर्जा सम्बन्धी अन्य कार्य।

१०. विपद् व्यवस्थापन

- (1) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- (2) स्थानीयस्तरमा विपद् पूर्वी तयारी तथा प्रतिकार्य योजना, पूर्व मूलना प्रणाली, छोज तथा उद्धार, राहत समितीको पूर्वी भण्डारण, वितरण र समन्वय,
- (3) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- (4) विपद् जीविम क्षेत्रको नक्साहड्न तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,
- (5) विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र गहवारी,
- (6) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,
- (7) विपद् जीविम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (8) विपद् परिचालन स्थानीयस्तरको पुनर्व्यापना र पुनर्निर्माण,
- (9) स्थानीयस्तरको विपद् सम्बन्धी तथाक व्यवस्थापन र आययन अनुगमन,

११. आब भाइर बो पहिरो भेगाविक

स्रोत प्राप्ति



संघीय नियमन अनुगमन

- (१०) स्थानीय आपारिति कार्य सम्बन्धन प्रणाली,
- (११) समुदायमा आपारित विषद् व्यवस्थापन सम्बन्धी कार्यक्रमो सम्बन्धन,
- (१२) विषद् व्यवस्थापन सम्बन्धी अत्यं कर्त्ता।
- ३. जलाशार, वन्यजन्म, सानी तथा खनिज पदार्थको संरक्षण**
- (१) जलाशार, वन्यजन्म, सानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा उत्तराधीन कार्यान्वयन र नियमन,
- (२) पानी मुहानको संरक्षण,
- (३) सामुदायिक मू-संरक्षण र सोमा आपारित आय आजीन कार्यक्रम,
- (४) मू-संरक्षण र जलाशार व्यवस्थापनअन्य सामुदायिक अनुकूलन,
- (५) सानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क संकलन,
- (६) वहगूँह पातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बद्धनमा सहयोग,
- (७) दुग्ध, गिट्टी, बालुवा, माटो, तथा स्लेट जस्ता वस्तु सर्वेक्षण, उत्खनन् तथा उपयोगको दर्ता, अनुमति, नीतीकरण, खारेजी र व्यवस्थापन,
- (८) भौगोलिक नक्सा प्रकाशन ।
- ४. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास**
- (१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) पुरातात्त्व, पाचीन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रबन्धन र विकास,
- (३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- (४) प्रचलित कानून विस्तृपका कुरीति तथा कुसंस्कार विस्तृप सामाजिक परिचालन सम्बन्धी कार्य,
- (५) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य ।
- (६) गाउँपालिका तथा नगरपालिकाले सङ्घ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ ।
- (७) उपदेश (३) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा सङ्घ तथा प्रदेश कानूनको अधिनमा रही गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ-
- ५. खेतकुट र परापरिका**
- (१) स्थानीयस्तरका खेतकुटको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- (२) स्थानीयस्तरका खेतकुट प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय,
- (३) खेतकुटको विकास र प्रबन्धन,
- (४) खेतकुट प्रतियोगिता आयोजना र सहभागिता,
- (५) खेतकुट सम्बन्धी पूर्वाधारको विकास,
- (६) स्थानीय तहका परापरिकाको दर्ता, अग्रिमेक तथा नियमन ।
- ६. स्वास्थ्य**
- (१) सहायी तथा प्रदेशस्तरीय स्वास्थ्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी सहय र गुणस्तर निर्धारण,
- (२) जनता अस्पताल, नरिङ्ग होम, निराम बैच्छ तथा अन्य स्वास्थ्य संसाधन र वित्तिक दृती, सञ्चालन अनुमति

७१० आद. व्यापार को प्राइवेट फोल्डर

संसद् एकाक्रम



नेपाल संसद
नेपाल संसद

र नियमन,

- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- (५) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (८) स्थानीयस्तरमा स्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
- (९) स्थानीयस्तरको प्रवद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनरुत्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- (१०) स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवद्धन,
- (११) जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१२) सुर्ती, मंदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- (१३) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१४) जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- (१५) रोगको नियन्त्रण तथा रोकथाम,
- (१६) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।

ग. विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र संकलन सम्बन्धी व्यवस्थापन ।

घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक स्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्घरण, समन्वय र नियमन,
- (३) खनिज पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी संकलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी संकलन,
- (५) पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी संकलन ।

इ. वन, जंगल, वन्यजन्तु, चराचुरुणी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

- (१) वन, जंगल, वन्यजन्तु, चराचुरुणी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कवुलियती र साझेदारी वनको संरक्षण, सम्बद्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,

(१६) आ.व. ०८१।८२ को पहिलो त्रैमासिक

स्वत : प्रकाश




गम्भु प्रासादीय अधिकृत

- (३) स्थानीयको क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- (५) स्थानीयस्तरमा निजी वनको प्रवद्धन, अनुगमन र नियमन,
- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी सर्वेक्षण, उत्पादन, संकलन, प्रवद्धन, प्रशोधन र बजार व्यवस्थापन,
- (८) वनबीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवद्धन,
- (९) नरसी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवद्धन,
- (१०) वन्यजन्तु र चराचुरुर्गीको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुर्गीको अभिलेखाकान र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) भिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाकान,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवद्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२२) रेखाने प्रजातिको संरक्षण र प्रवद्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

च. सामाजिक सुरक्षा र गरिबी निवारण

- (१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याक र सूचना व्यवस्थापन,
- (५) गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

१७ आ.व. ०८१८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशित



१७ अप्रैल २०८२
प्रशासनिक विभाग
नेपाल सरकार

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याकं

- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- (२) व्यक्तिगत घटनाको स्थानीय तथ्याइड सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।

ज. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनः निर्माण ।

झ. सुकुम्बासी व्यवस्थापन

- (१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
- (२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन ।

झ. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

- (१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- (२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको संकलन तथा बॉडफॉट ।

ठ. सवारी साधन अनुमति

- (१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
- (३) वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपागंता र लैंगिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवद्धन ।

ठ संघ संस्था दर्ता तथा नवीकरण

- (१) संघ संस्था परिचालन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय स्तरका संघ संस्थाको दर्ता तथा नवीकरण
- (५) उपदफा (१) र (३) मा उल्लिखित अधिकारका अतिरिक्त गाउँपालिका तथा नगरपालिकाको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

क. भूमि व्यवस्थापन

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- (२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,
- (३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन ।

ख. सञ्चार सेवा

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,
- (२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवद्धन गर्ने ।

ग. यातायात सेवा

- (१) स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्राञ्जिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत

(१८) आ.व. ०८१।८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन



DN

गुम्बु प्रशासकीय अधिकृत

सम्भार, समन्वय, साझेदारी र सहकार्य।

घ लघु घरेलु तथा साना उद्योग

(१) लघु घरेलु र साना उद्योगके दर्ता नवीकरण खारेजी नियमन विकास प्रवद्धन र व्यवस्थापन

(२) उद्यमशीलताके विकास र प्रवद्धन

(३) सङ्घ वा प्रदेशले संविधान तथा प्रचलित कानून बमोजिम आफ्नो अधिकारक्षेत्रभित्रको कुनै विषय गाउँपालिका वा नगरपालिकालाई कानून बनाई निक्षेपण गर्न सक्नेछ ।

(४) गाउँपालिका वा नगरपालिकाले यस दफा बमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।


(५) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ ।

गाउँ सभाका पदाधिकारी तथा सदस्यहरुको विवरण:

(निर्वाचन भएको मिति २०८१।०१।३०)				
सि. नं.	वडा नं.	पद	पदाधिकारीको नाम	सम्पर्क नं.
१	१. वडा	गाउँपालिका अध्यक्ष	हेमन्त राई	९८५२६८३०६०
२		गाउँपालिका उपाध्यक्ष	विनोद कुमार नेमवाड	९८६७०६९०७७
३		वडाध्यक्ष	भूपाल योडहाड	९८४२०७७७७८५
४		महिला सदस्य	डिक माया लुहागुन	९८१६०६४०९३
५		दलित महिला सदस्य	सिर्जना मगराती	९८१६९४०८५२
६		सदस्य	ठगबहादुर श्रेष्ठ	९८६२६०८८३८
७		सदस्य	मीन प्रसाद लिम्बू	९८४२०४३०८९
८	२. वडा	वडाध्यक्ष	कृष्ण बहादुर बस्नेत	९८६२७४८००८
९		महिला सदस्य	बिष्णु माया	९८१४०२०५७५
१०		दलित महिला सदस्य	प्रमिता धमला	९८२३७६३७७५
११		सदस्य	मन कुमार लिम्बू	९८६३२०५९४२
१२		सदस्य	मनि प्रसाद राई	९८४१८६९४३५
१३	३. वडा	वडाध्यक्ष	लक्ष्मन राई	९८५२६८१७७८
१४		महिला सदस्य	हस्त कुमारी लिम्बू	९८१४९४१०३०
१५		दलित महिला सदस्य	शुसिला सांसखर	९८१४०९७२९५
१६		सदस्य	देउ मान साम्बा	९७४५३०९४२२
१७		सदस्य	सुर्य कुमार राई	९८६३६८०२०९
१८	४. वडा	वडाध्यक्ष	नविन लिम्बू	९८६१०९१७०७
१९		महिला सदस्य	कल्पना राई	९८०६०९१८७७२

(१९) आ.ब. ०८१।८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन



(निर्वाचन भएको मिति २०८१।०९।३०)

सि. नं.	वडानं.	पद	पदाधिकारीको नाम	सम्बन्धी नं.
२०		दलित महिला सदस्य	गोमा देवी वि.क	९८२४०९०८३५
२१		सदस्य	टेक मान लिम्बु	९८४९०६१२९४
२२		सदस्य	धन बहादुर राई	९८६२०२६६८९
२३	५ वडा	वडाध्यक्ष	नरेन्द्र कुमार राई	९७४२६२५५९७
२४		महिला सदस्य	तिलस्पा सबेहाड	९८६९४२२३१८
२५		दलित महिला सदस्य	गंगा माया विश्वकर्मा	९८०६०४१५१७
२६		सदस्य	बीर बहादुर कुम्हाड	९८०६०९६९९०
२७		सदस्य	सुरेन्द्र तुम्वाहाम्के	९८४३६२८६०५
२८	६ वडा	वडाध्यक्ष	प्रदीप साडपाड	९७४२६०२०९
२९		महिला सदस्य	पुनम सम्वाहाम्के	९७४१४९९६४५
३०		दलित महिला सदस्य	धन कुमारी विश्वकर्मा	
३१		सदस्य	खगेन्द्र खड्का	९७४३६८६२७१
३२		सदस्य	दिवस राई	९७४१४६६०८८
३३		सदस्य	सुसन राई	९८५२६५०१०१

माडसेबुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, विभिन्न आयोजना तथा कार्यक्रमहरूमा कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं.	नाम/ठर	पद	श्रेणी/तह	स्थायी/करार
१	१ दिलशेर राई	प्रमुख प्रशासकीय अधिकृत	रा.प. तृतीय	स्थायी
(१) प्रशासन योजना तथा अनुगमन शाखा				
२	१ मनिमा भट्टराई	अधिकृत	सार्वी	स्थायी
३	२ उमेश खत्री	कम्प्युटर अपरेटर	पाँचां	स्थायी
४	३ डक बहादुर जोशी	कार्यालय सहयोगी	प्रथम	स्थायी
५	४ पुरन लिम्बु	कार्यालय सहयोगी	प्रथम	करार
६	५ दिनेश लिम्बु	कार्यालय सहयोगी	प्रथम	करार
७	६ टेक राज बस्नेत	हलुका सवारी चालक	प्रथम	करार
८	७ प्रविन कुमार राई	हलुका सवारी चालक	प्रथम	करार
(२) आर्थिक प्रशासन शाखा				
९	१ राम दुलाल	लेखापाल	पाँचां	स्थायी

(२०) आ.व. ०८१।८२ को पहिलो त्रैमासिक



स्वतः: प्रकाशन

२०८१।०९।३०
प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	नाम/थर	पद	श्रेणी/तह	स्थायी/करार
(३) पुर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा				
१०	१ टंक कुमार मगर	इंजिनियर	सातों	करार
११	२ युवराज दाहाल	अधिकृत छैठों इंजिनियरिङ	छैठों	स्थायी
१२	३ पुष्कर कार्की	अधिकृत छैठों इंजिनियरिङ	छैठों	स्थायी
(४) शिक्षा, युवा तथा खेलकुद शाखा				
१३	१ बुद्धि प्रसाद खतिवडा	शिक्षा अधिकृत	सातों	स्थायी
१४	२ युवराज खनाल	प्राबिधिक सहायक	पाँचों	स्थायी
(५) कृषि विकास शाखा				
१५	२ सुरज अधिकारी	कृषि अधिकृत	छैठों	करार
१६	३ गोमा गैतम	प्रविधिक सहायक	पाँचों	स्थायी
१७	४ निरुपा राई	नायब प्राबिधिक सहायक	चौथो	करार
(६) स्वास्थ्य शाखा				
१८	१ प्रदिप कुमार राई	जन स्वास्थ्य निरीक्षक	छैठों	स्थायी
१९	२ दोमन्ता धमला	जन स्वास्थ्य निरीक्षक	छैठों	स्थायी
२०	३ चण्डिका चेम्जोड	अ.न.मी.	चौथो	करार
२१	४ मनिहाडमा साम्बा लिम्बु	अपाडगता सहायता सहजकर्ता		करार
२२	५ गोमा देवी मगर	अ.न.मी.	चौथो	करार
२३	६ चित्र माया सम्बाहाम्फे लिम्बु	अ.न.मी.	चौथो	करार
२४	७ पम्फा योडहाड	अ.न.मी.	चौथो	करार
२५	८ सन्ध्या कार्की	अ.न.मी.	चौथो	करार
२६	९ जीवन लिम्बु	अ.हे.ब.	चौथो	करार
२७	१० दिल कुमारी योडहाड	अ.हे.ब.	चौथो	करार
२८	११ निलिमा साम्बा	अ.हे.ब.	चौथो	करार
२९	१२ बिनिता लिम्बु	अ.हे.ब.	चौथो	करार
३०	१३ मित्र प्रसाद न्यौपाने	अ.हे.ब.	चौथो	करार
३१	१४ सुरेन्द्र साम्बा	अ.हे.ब.	चौथो	करार
३२	१५ मनि लावति	ल्याव असिष्टेण्ट	चौथो	करार
३३	१६ ममता राई	ल्याव असिष्टेण्ट	चौथो	करार
३४	१७ चन्द्रकुमारी सिंग	कार्यालय सहयोगी	प्रथम	करार
३५	१८ धनकुमार आडेम्बे	कार्यालय सहयोगी	प्रथम	करार

(२१) आ.ब. ०८१८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन



[Signature]
प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	नाम/थर	पद	बैण्ड/तह	स्थायी/करार
३६	१९ धर्मन्द राई	कार्यालय सहयोगी	प्रथम	करार
३७	२० नारायण खवास	कार्यालय सहयोगी	प्रथम	करार
(१) सूचना प्रविधि शाखा				
३८	१ ओम प्रकाश खड़का	सूचना प्रविधि अधिकृत	ठेठे	करार
(२) पशु विकास शाखा				
३९	१ मनोज ठगुन्जा	स. प. चि	सातों	स्थायी
४०	२ भेषराज भट्टराई	पशु स्वास्थ्य प्राविधिक	पाँचों	स्थायी
४१	३ करन सिंह थामी	ना. प. से.पा	घौथो	स्थायी
४२	४ प्रविन मुखिया	नायब पशु स्वास्थ्य प्राविधिक	घौथो	करार
(३) १ नं. वडा कार्यालय, नाडुडु				
४३	२ हिमाल खनाल	नायब पशु स्वास्थ्य प्राविधिक/ वडा सचिव	घौथो	करार
४४	३ दिपक कुमार घौपरी	असिष्टेन्ट सव-इंजिनियर	घौथो	स्थायी
४५	४ कमला बुढाथोकी	सामाजिक परिचालक	घौथो	करार
४६	५ राजेन्द्र राई	कार्यालय सहयोगी	प्रथम	करार
(४) २ नं. वडा कार्यालय, इभाउ				
४७	१ हेमसागर घिमिरे	प्रशासन सहायक	घौथो	स्थायी
४८	२ अमिंविका दुड्गेल	असिष्टेन्ट सव-इंजिनियर	घौथो	स्थायी
४९	३ प्रमिला विश्वकर्मा	कार्यालय सहयोगी	प्रथम	करार
(५) ३ नं. वडा कार्यालय, चतुरे				
५०	१ सिर्जना खड़का	सहायक	घौथो	स्थायी
५१	२ राम शंकर न्य	पशु स्वास्थ्य प्राविधिक	पाँचों	स्थायी
५२	३ सन्धिता दुंगाना	नायब प्राविधिक सहायक	घौथो	स्थायी
५३	४ छविहाड राई	असिष्टेन्ट सव-इंजिनियर	घौथो	करार
५४	५ ज्योति राई	कार्यालय सहयोगी	प्रथम	करार
(६) ४ नं. वडा कार्यालय, मर्चेबुडु				
५५	१ ईश्वर प्रसाद दाहाल	खा. पा. तथा स. टेक्निसियन	घौथो	स्थायी
५६	२ प्रेम तामाड	सहायक/ सचिव	घौथो	स्थायी
५७	३ राजु कुमार राय	पशु सेवा प्रविधिक	पाँचों	स्थायी
५८	४ रविन राई	कार्यालय सहयोगी	प्रथम	करार
(७) ५ नं. वडा कार्यालय, भानुटार				

(२२) आ.व. ०८११८२ को पहिलो वैमासिक

स्वतः प्रकाशित

 माडुसेबुडु पार्वतीहाट कार्यालय
 याउ कार्यालयालालाम


 प्रभुव प्रशासकीय अधिकार

क्र.सं.	नाम/पर	पद	बैणी/तह	स्थायी/करार
५९	१ रविन राई	सहायक	पाँचो	स्थायी
६०	२ माधव अधिकारी	असिष्टेन्ट सव-इंजिनियर	चौथो	स्थायी
६१	३ सुनिल सेमा	आधिक कर्मचारी	चौथो	करार
६२	४ दुर्गा बहादुर लिम्बु	नायब पशु स्वास्थ्य प्राविधिक	चौथो	करार
६३	५ दिल कुमारी साम्बा लिम्बु	कार्यालय सहयोगी	प्रथम	करार
(१४) ६ नं. वडा कार्यालय, विसोपानी पञ्चमी				
६४	१ चिरञ्जीवी खड्डी	सब इन्जिनियर (सचिव)	पाँचो	करार
६५	४ अतराज राई	कार्यालय सहयोगी	प्रथम	करार
(१५) उद्यम विकास कार्यक्रम				
६६	१ दिपेन्द्र बहादुर शाही	उद्यम विकास सहजकर्ता	चौथो	करार
(१६) गरीब संग विशेषवर कार्यक्रम				
६७	१ सरण केरड	सामाजिक परिचालक	चौथो	करार
(१७) व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम सुदृष्टीकरण आयोजना				
६८	१ मनकुमार मगर	एम.आइ.एस अपरेटर	सहायक पाँचो	करार
(१८) सुरक्षित आप्रावासन परियोजना				
६९	१ विद्या लिम्बु	मनोसामाजिक परामर्शकर्ता	सहायक पाँचो	करार
७०	२ विपिन कार्की	वित्तीय साक्षरता सहजकर्ता	सहायक पाँचो	करार
(१९) रोगजार सेवा केन्द्र				
७१	१ दिपेश कुमार दास	रोजगार संयोजक	अधिकृत छेठों	करार
७२	२ सुरेश राई	रोजगार सहायक	सहायक पाँचो	करार
७३	३ चन्द्र बहादुर कार्की	सब इंजिनियर	सहायक पाँचो	करार
(२०) भूमी सम्बन्धि समस्या समाधान आयोग इकाई				
७४	१ प्रवेश लिम्बू	अमिन	चौथो	करार
७५	२ अश्विन कार्की	सामाजिक परिचालक	चौथो	करार
७६	३ प्रकाश कार्की	कार्यालय सहयोगी	विहिन	करार

ग्राउंपलिकाको कार्यालयबाट प्रदान गरिएको सेवा

प्रशासन तथा योजना शाखा

- नियमित प्रशासनिक कार्य
- कार्यालय बाट जाने सम्पूर्ण पत्रहरूको चलानी र कार्यालयमा आएका सम्पूर्ण पत्रहरूको दर्ता भएको ।
- योजना तथा कार्यक्रम समझौता ।

(२१) आ.व. ०८०।८२ को पहिलो वैमानिक

संघत : प्रकाशन



प्रभु विश्वासीय अधिकारी
प्रभु विश्वासीय अधिकारी

पूर्वापार शाखा

ठेकका सूचना आव्हान - २ वटा ।

स्टक प्रमाणित

शिक्षा शाखा

प्रधानाध्यापक बैठक- संख्या ०१।

प्रथम चैमासिक तलब निकाशा ।

शिक्षा दिवस कार्यक्रम सम्पन्न ।

सातदिने आवसीय योग तथा ध्यान शिविर सम्पन्न ।

स्वास्थ्य शाखा

नियमित खोप कार्य सञ्चालन ।

सूचना प्रविधि तथा अभिलेख शाखा

नियमित रूपमा website अद्यावधिक गरेको ।

सूचनाको प्रचार प्रसार तथा प्रकाशन ।

(२४) आ.व. ०८१८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन



पशु सेवा शाखा

क्र.सं	कार्यक्रम	इकाइ	संख्या	कैफियत
1	कृत्रिम गर्भाधान	गोटा		
	क. गाई		६४	
	ख. भैसी		८	
	ग. बाख्रा			
2	पशु स्वास्थ्य सेवा	गोटा		
	क. मेडिकल उपचार		११००	
	ख. माइनर सर्जिकल उपचार		४५	
	ग. गाइनोक्लोजिकल उपचार		१५	
3	प्रयोगशाला सेवा	गोटा		
	क. गोबर परिक्षण			
	ख. दुध परिक्षण		४	
	ग. पिसाब परिक्षण			
	घ. रगत परिक्षण		-	
4	खोप सेवा	गोटा		
	क. रेविज खोप		-	
	ख. खोरेत खोप		१७७५	
	ग. पि.पि.आर		-	
	घ. अन्य खोप		-	
5	अन्य			
	क. व्यबसाय दर्ता		-	
	ख. व्यबसाय नविकरण		१२	
	ग. समूह दर्ता		-	
	घ. समूह नविकरण		-	

(२५) आ.व. ०८१८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन



पशु प्रशासकीय अधिकृत
गाडसेन्ऱ गर्भाधान
खालील कार्यालयाकारे इवत्तम

कृषि सेवा शाखा

क्र.स.	क्रियाकलाप	इकाई	संख्या	कैफियत
१	विउ विजन वितरण कार्यक्रम	१	१८०० मिनि किट	
६	कृषकहरुलाई प्राविधिक प्ररामण सेवा			नियमित

रोजगार सेवा केन्द्र

नियमित कार्य

सामि शाखा


नियमित कार्य

गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा

- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोके अनु अनुसारका सेवा सुविधा
- विकास निर्माणसम्बन्धी कार्यहरु
- विद्यालय सञ्चालन अनुमती
- निर्माण सम्पन्नता प्रमाण पत्र
- उपचार सहयोग सिफारिस
- कर सङ्कलन सेवा
- खानेपानी सेवा
- फोहोरमैला व्यवस्थापन
- सौर्य सङ्कबर्ती सेवा
- सामाजिक सुरक्षा भता वितरण

(२६) आ.व. ०८१८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन



प्रमुख प्रशासकीय अधिकारी
गाउँपालिका तथा वडा कार्यालय
काठमाडौं, नेपाल

वडा कार्यालयबाट प्रदान गरिने सिफारिस सम्बन्धी सेवा

- (१)नाता प्रमाणित गर्ने,
- (२)नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- (३)बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- (४)बन्द घर तथा कोठ खोल्न रोहबरमा बस्ने,
- (५)मोही लगत कट्टाको सिफारिस गर्ने,
- (६)घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,
- (७)जन्म मिति प्रमाणित गर्ने,
- (८)व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुदै नभएको सिफारिस गर्ने,
- (९)विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- (१०)निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
- (११)वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंगेजि भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने,
- (१२)व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- (१३)जग्गा धनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्ने सिफारिस गर्ने,
- (१४)कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक-फरक भएको भए सो व्यक्ति एक हो भन्ने सिफारिस गर्ने,
- (१५)नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- (१६)जग्गा धनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस गर्ने,
- (१७)संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- (१८)जीवितसँगको नाता प्रमाणित गर्ने,
- (१९)मृतकसँगको नाता प्रमाणित तथा सर्जमिन सिफारिस गर्ने,
- (२०)जीवित रहेको सिफारिस गर्ने,
- (२१)हकवाला वा हकदार प्रमाणित गर्ने,
- (२२)नामसारी गर्ने सिफारिस गर्ने,
- (२३)जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- (२४)उद्योग ठाउँसारी गर्ने सिफारिस गर्ने,
- (२५)आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने,
- (२६)जग्गा मूल्याङ्कन सिफारिस गर्ने,
- (२७)विद्यालयको कक्षा थप गर्ने सिफारिस गर्ने,
- (२८)अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस गर्ने,
- (२९)वैवाहिक अंगीकृत नागरिकता सिफारिस गर्ने,
- (३०)आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस गर्ने,
- (३१)विद्यालय ठाउँसारी गर्ने सिफारिस गर्ने,
- (३२)धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- (३३)प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

(२७) आ.व. ०८१।८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन




मुख्य प्रशासकीय अधिकारी

निर्णय गर्ने प्रक्रिया र अधिकारी

वार्षिक कार्यक्रम गाउँ सभा

दैनिक सञ्चालनसम्बन्धी निर्णय – गाउँ कार्यपालिका

अन्य दैनिक नियमित विकास निर्माण तथा नीतिगत कार्यहरू – गाउँ प्रमुख

अन्य दैनिक नियमित प्रशासनिक कार्यहरू – प्रमुख प्रशासकीय अधिकृत

निर्णय उपर उजुरी सुन्ने अधिकारी

गाउँ प्रमुख : श्री हेमन्त राई, माडसेबुड गाउँपालिका

प्रमुख प्रशासकीय अधिकृत : श्री दिलशेर राई, माडसेबुड गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय

सूचना अधिकारी र प्रमुखको नाम पद

सूचना अधिकारी : श्री ओम प्रकाश खड्का

प्रमुख प्रशासकीय अधिकृत : श्री दिलशेर राई

नगर प्रमुख : श्री हेमन्त राई

(२८) आ.व. ०८१/८२ को पहिलो त्रैमासिक

स्वत : प्रकाशन

गाउँ कार्यपालिकाको
प्रमुख प्रशासकीय अधिकृत

**नेपालको संविधान बमोजिम २०७४।३।१४ गते सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत
माडसेबुड गाउँपालिकाको निर्वाचन पश्चात
माडसेबुड गाउँपालिकाबाट स्वीकृत ऐन, नियम, कार्यबिधि, निर्देशिकाहरूको सूची**

सि. नं.	कानूनको नाम
१	गाउँपालिकाको निर्णय वा आदेश र अधिकार प्रमाणिकरण कार्यबिधि नियमावली २०७४
२	माडसेबुड गाउँपालिका गाउँ कार्यपालिका कार्यसम्पादन नियमावली २०७४
३	गाउँपालिकाको बैठक सञ्चालन सम्बन्धि कार्यबिधि २०७४
४	माडसेबुड गाउँपालिका गाउँ कार्यपालिका कार्य विभाजन नियमावली २०७४
५	गाउँ सभा सञ्चालन कार्यबिधि २०७४
६	गाउँपालिकाको आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्ने बनेको ऐन २०७४
७	माडसेबुड गाउँपालिकाको सहकारी ऐन २०७४
८	माडसेबुड गाउँपालिकाका एफ.एम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यबिधि ऐन २०७४
९	न्यायीक समिति कार्यबिधि ऐन २०७४
१०	मेलमिलाप सञ्चालन कार्यबिधि २०७४
११	कर्मचारी प्रोत्साहन भता सम्बन्धि कार्यबिधि २०७४
१२	गाउँपालिका मर्मत तथा संभार कोष सञ्चालन कार्यबिधि २०७४
१३	माडसेबुड गाउँपालिका उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यबिधि २०७५
१४	माडसेबुड गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यबिधि २०७५
१५	विपद व्यवस्थापन कोष सञ्चालन कार्यबिधि २०७५
१६	महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन भता सञ्चालन कार्यबिधि २०७५
१७	माडसेबुड खेलकुद कार्यबिधि २०७५
१८	गाउँपालिका स्तरीय महिला समन्वय समिति सञ्चालन कार्यबिधि २०७५
१९	अति विपन्न तथा जेष्ठ नागरिक स्वास्थ्य उपचार सहायता कोष सञ्चालन कार्यबिधि २०७५
२०	भवन निर्माण निर्देशिका २०७५
२१	भाषा संस्कृति तथा लितिकला संरक्षण र विकास कार्यान्वयन निर्देशिका २०७५
२२	स्थानीय उर्जा विकास सम्बन्धि निर्देशिका २०७५

(२८) आ.ब. ०८८८८ को पहिलो त्रैमासिक

संवत : पकाशन



मानव प्रशासनीय प्रतिनिधि

सि. नं.	कानूनको नाम
२३	गाउँमै थम, गाउँमै धन अभियान कार्यक्रम संचालन निर्देशिका, २०७५
२४	शिक्षा नियमावली २०७५
२५	संस्था दर्ता ऐन २०७५
२६	माहसुबैङ गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५
२७	गाउँ विपद जोखिम तथा न्युनीकरण ऐन २०७५
२८	स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि २०७५
२९	जेष्ठ नागरिक परिचय पत्र वितरण निर्देशिका २०७६
३०	अपांगता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्यविधि २०७६
३१	जलश्रोत ऐन २०७५
३२	आर्थिक ऐन २०७६
३३	विनियोजन ऐन २०७६
३४	घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धि कार्यविधि २०७६
३५	जलश्रोत कार्यविधि २०७६
३६	गाउँपालिका स्तरीय दलित समन्वय समिति सञ्चालन कार्यविधी २०७५
३७	नमुना विद्यालय संचालन तथा व्यबस्थापन कार्यविधि २०७६
३८	प्राकृतिक श्रोत तथा वातावरण संरक्षण ऐन, २०७६
३९	असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड २०७६
४०	आर्थिक ऐन २०७७
४१	विनियोजन ऐन २०७७
४२	संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७
४३	गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) संचालन कार्यविधि, २०७७
४४	कृषक समुह गठन तथा परिचालन सम्बन्धी निर्देशिका, २०७७
४५	विपद् व्यबस्थापन कोष संचालन कार्यविधि, २०७७
४६	अति विपन्न तथा जेष्ठ नागरीक स्वास्थ्य उपचार सहायता कोष संचालन कार्यविधि, २०७७
४७	कृषि व्यवसाय दर्ता तथा नविकरण कार्यविधि, २०७७
४८	घर जग्गा बहाल कर व्यबस्थापन कार्यविधि, २०७७
४९	स्थानीय राजश्व परामर्श समिति (कार्य संचालन) कार्यविधि, २०७७
५०	बजेट तथा कार्यक्रम तजुमा समिति (कार्य संचालन) कार्यविधि, २०७७

(३०) आ.व. ०८१।८२ को पहिलो प्रैमात्रिक

स्वतः प्रकाशन



गोरखा जिल्ला विकास बोर्ड

सि. नं.	कानूनको नाम
५१	व्यबसाय कर सम्बन्धि कार्यविधि २०७७
५२	टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि २०७७
५३	जवाफदेहिता प्रबर्द्धन कार्यविधि ०७७
५४	माडसेबुड गाउँपालिकाको कार्यसंचालन निर्देशिका, २०७८
५५	शिक्षण स्वयम् सेवक परिचालन तथा व्यबस्थापन कार्यविधि, २०७८
५६	माडसेबुड गाउँपालिका न्यायीक समिति (कार्यविधि सम्बन्धि) ऐन, २०७८
५७	आर्थिक ऐन २०७८
५८	विनियोजन ऐन २०७८
५९	माडसेबुड गाउँपालिकाको साझेदारी कार्यक्रम सचालन तथा व्यवस्थापन कार्यविधि २०७८
६०	करार सेवामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन स्तर मूलयांकन तथा नयाँ अवधिको लागि करार समझौता सम्बन्धी मापदण्ड २०७८
६१	आर्थिक ऐन २०७९
६२	विनियोजन ऐन २०७९
६३	माडसेबुड गाउँपालिकाको संस्थागत रूपमा आर्थिक सहायता उपलब्ध गराउन बनेको मापदण्ड २०७९
६४	माडसेबुड गाउँपालिकाको आयोजना व्यवस्थापन सेवा (कन्टेन्जेन्सी) खर्च गर्ने सम्बन्धी कार्यविधि, २०७९
६५	माडसेबुड गाउँपालिकाको प्राविधिक कर्मचारी (इन्जिनियरिङ सेवा/समूह) को फिल्ड सुविधा कार्यविधि, २०७९
६६	कृषि उत्पादन प्रोत्साहन सम्बन्धी कार्यविधि २०७९
६७	आर्थिक ऐन २०८०
६८	विनियोजन ऐन २०८०
६९	आर्थिक ऐन २०८१
७०	विनियोजन ऐन २०८१

(३१) आ.व. ०८१।८२ को पहिलो त्रैमासिक

स्वतः प्रकाशन

माडसेबुड गाउँ कार्यपालिका
प्रमुख प्रशासनिक अधिकृत